



कुमाख राजपत्र

खण्ड-६

रागेचौर, सल्यान

संख्या-२

कार्तिक १९, २०७९

भाग-२

कुमाख गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

महिला विकास कार्यक्रम संचालन सम्बन्धि कुमाख गाउँपालिकाको कार्यविधि, २०७९

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति: २०७९।०७।०४

प्रस्तावना:

विपन्न ,अशिक्षित ग्रामिण महिलाहरूलाई विकासका आम अवसर संग जोड्न महिला विकास कार्यक्रमको परीकल्पना गरीएको हो ।महिला विकास कार्यक्रमबाट ग्रमिण विपन्न महिलाको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने प्रयास गरीएको छ ।खास गरी महिला तथा बालबालिका ज्येष्ठ नागरीक र अपाङ्गता भएका व्यक्तिहरूको जिवनमा परीबर्तन ल्याउन महिलाको हातमा आर्थिक स्रोत अपरीहार्य हुन्छ भन्ने मनन गरी महिलाको हक हित सम्बन्धि कानुन वा नेपाल पक्ष भएको अन्तराष्ट्रिय सन्धी संझौता तथा स्थानिय सरकार तथा नेपालको संविधानको धारा ३८ को उपधारा ५ ले परीकल्पना गरेको विषयलाई कार्यन्वयन गर्न बान्धनिय भएकाले

नेपालको संविधानको भाग १८ धारा २२६ को व्यवस्था तथा स्थानिय सरकार संचालन ऐन २०७४ को परीच्छेद १५ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी यो कार्यबिधि तयार गरी लागु गरीएको छ ।

परीच्छेद १

संक्षिप्त नाम र परिभाषा

१ .संक्षिप्त नाम र प्रारम्भ : १ यस कार्यबिधिको नाम महिला विकास कार्यक्रम सञ्चालन सम्बन्धि कार्यबिधि २०७९ रहेको छ ।

२ यो कार्यबिधि कुमाख गाउँपालिकाको गाउँकार्यपालिकाले स्वीकृत गरी स्थानिय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।

३ यो कार्यबिधि कुमाख गाउँपालिका क्षेत्रभित्र लागु हुनेछ ।

४ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यबिधिमा :

क. “गाउँपालिका” भन्नाले कुमाख गाउँपालिकास सम्झनुपर्छ ।

ख. “कार्यपालिका” भन्नाले कुमाख गाउँकार्यपालिकालाई सम्झनुपर्दछ ।

ग. “कार्यालय” भन्नाले कुमाख गाउँकार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ ।

घ. “वडा” भन्नाले कुमाख गाउँपालिकाका ७ वटा वडाहरु सम्झनु पर्दछ ।

ड. “प्रमुख” भन्नाले कुमाख गाउँकार्यपालिकाको प्रमुख लाई सम्झनु पर्छ ।

च “.प्रमुख प्रशासकिय अधिकृत” भन्नाले कुमाख गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई सम्झनुपर्छ ।

छ . “ऐन” भन्नाले स्थानिय सरकार संचालन ऐन २०७४ लाई
सम्झनु पर्दछ ।

ज. “कार्यक्रम” भन्नाले महिला तथा बालबालिका शाखाका
अन्तर्गत रहेका बार्षिक स्वीकृत कार्यक्रम सम्झनुपर्छ ।

झ “संचालक समिति भन्नाले ” महिला तथा बालबालिका
शाखाका विभिन्न कार्यक्रमहरु संचालन तथा निर्णयका
लागी बनेको तपशिल अनुसारको समिति सम्झनु पर्नेछ ।

तपशिल :

१. गाउँपालिका अध्यक्ष
संयोजक

२. गाउँपालिका उपाध्यक्ष
सदस्य

३. कुमाख गाउँपालिकाका ७ वडाबाट वडा अध्यक्ष वा वडा सदस्य मध्येबाट
वडाको सिफारीसमा १/१ जना गरी जम्मा ७ जना
सदस्य

४. प्रमुख प्रशासकीय अधिकृत
सदस्य

५. कुमाख गाउँपालिकामा गठन भएका महिला समितीहरु मध्येबाट
गाउँपालिका प्रमुखले मनोनित गरेको प्रतिनिधि १ जना

सदस्य

६. महिला तथा बालबालिका शाखा प्रमुख
सदस्य सचिव

ज . “महिला” समूह भन्नाले एउटै उद्देश्य भएका मन मिल्ने उमेर मिल्ने
पायक पर्ने न्युनतम ५ देखि ७ जना विषय महिलाहरुको एक समुहलाई
सम्झनु पर्दछ ।

ट . समिति गठन भन्नाले साभा उदेश्य भएका कम्तीमा ६ वटा विपन्न महिला समुहको संगठित गरी एउटा महिला समितिलाई सम्झनु पर्ने छ। महिला समितिका कार्य :

- नियमित मासिक बचत गर्दछ ।
- नियमित मासिक बैठक राख्ने गर्दछ ।
- संकलित बचत रकमलाई परीचालन गर्दछ ।
- समुह समितिमा आबद्ध भएका महिलाहरुको सशक्तिकरण गर्नका लागी गाउँपालिका तथा अन्य संघ संस्थाका वडा समिति बाट समन्वय गरी विभिन्न किसिमका कार्यक्रमहरु माग गरी सञ्चालन गर्नु पर्दछ ।

ठ. संस्था भन्नाले प्रचलित कानुन बमोजिम दर्ता भएका संस्थालाई सम्झनु पर्दछ ।

ड. शाखा भन्नाले महिला बालबालिका ज्येष्ठ नागरीक तथा सामाजिक विकास शाखालाई सम्झनुपर्दछ ।

ढ . तोकिएको वा तोकिय बमोजिम भन्नाले "ऐन अन्तर्गत बनेको नियम कार्यविधिमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्लछ ।

२. सञ्चालक समितिका काम कर्तव्य तथा अधिकारहरु :

१. महिला, बालबालिका, अपाङ्गता, भएका व्यक्ति तथा ज्येष्ठ नागरीकको विषयमा काम गर्ने विभिन्न निकाय वा संघ संस्थासंग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा सो कार्य गर्न कुनै निकायलाई निर्देशन दिने ।

२. महिला सशक्तिकरण गरी लैङ्गिक मुलप्रवाहीकरण गर्न लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्न आवश्यक समन्वय, सहयोग, र निर्देशनगर्ने ।

३. लैङ्गिक समानता तथा समाजिक समावेशीकरण सम्बन्धि स्थानिय स्तरमा सञ्चालित कार्यक्रमको अनुगमन तथा मुल्याङ्कन गर्ने गराउने ।

४. महिला तथा बालबालिका सम्बन्धि बनेका ऐन कानुन तथा निती नियमहरुको कार्यन्वयन गर्न सहयोग गर्ने ।

५. स्थानिय तहमा लैस सा.स को क्षेत्रमा विनियोजित बजेटलाई लक्षित वर्ग तथा समुदाय सम्म पुऱ्याउन आवश्यक सहयोग गर्ने
६. तोकिय बमोजिमका अन्य कार्य गर्ने

३ संचालक समितिको बैठक र निर्णयः

१. संचालक समितिको बैठक आवश्यकता अनुसार वा कम्तीमा वर्षमा ६ पटक बस्नेछ ।
२. संचालक समितिको बैठक संयोजकले तोकेको मिति ,समय र स्थानमा बस्नेछ ।
३. सञ्चालक समितिको बैठक बस्नु भन्दा कम्तीमा २४ घन्टा अगावै संचालक समितिको सदस्य सचिवले बैठकमा छलफल हुने कार्यसुची सहितको सुचना सबै सदस्यहरूलाई दिनु पर्नेछ।
४. सञ्चालक समितिको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा सो समितिको बैठकको लागी गणपुरक संख्या पुगेको मानिनेछ ।
५. सञ्चालक समितिको बैठकको अध्यक्षता सो समितिको संयोजकले गर्नेछ ।
६. संचालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ ।
७. संचालक समितिले बैठकमा आवश्यकता अनुसार कुमाख गाउँपालिको कुनै कर्मचारी, पदाधिकारी वा अन्य कुनै व्यक्तिलाई समितिको बैठकमा भाग लिन वा आमन्त्रण गर्न सकिनेछ ।
८. संचालक समितिको निर्णय सो समितिको सदस्य सचिवले प्रमाणित गरी राखिने छ ।

९. संचालक समितिको बैठक सम्बन्धि अन्य कार्यबिधि सो का समिति आफैले निर्धारण गरे बमोजिम तथा महिला विकास कार्यउक्तमका प्रगती कार्यक्रम बाँडफाड कार्यक्रम संचालन सम्बन्धि हुनेछन् ।

४. कार्यक्रमको लेखा परीक्षण : (१) कार्यक्रमका आय व्ययको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरीने छ ।

५. प्रतिबेदन पेश गर्ने : सञ्चालक समितिले प्रत्येक ४ महिनामा सो समितिबाट भए गरेका काम कारबाहीको प्रतिबेदन कार्यपालिकामा पठाउनु पर्नेछ ।

६. बैठक भत्ता : सञ्चालक समितिका अध्यक्ष वा सदस्यले सो समितिको बैठकमा भाग लिए बापत गाउँकार्यपालिकाले तोके बमोजिमको रकम बैठक भत्ता बापत पाउनेछन् । तर त्यस्तो रकम ६ वटा भन्दा बढी बैठकको लागी उपलब्ध हुने छैन ।

७. निर्देशन दिन सक्ने : कुमाख गाउँपालिकाले सञ्चालक समितिको काम कारबाहीको सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।

८. संशोधन : यस कार्यबिधिको संशोधन तथा परीमार्जन यस गाउँपालिकाको गाउँकार्यपालिकाले तोके बमोजिम हुनेछ ।

९. खारेजी : यस कुमाख गाउँपालिकामा महिला विकास कार्यक्रम आवश्यक नभएमा गाउँकार्यपालिकाको निर्णय बमोजिम खारेजी गर्न सकिनेछ ।

परिच्छेद २

१०. महिला समुह गठन आधार तथा सदस्य छनौट : कुमाख गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा अन्तर्गत महिला शाखाले समुह गठन गर्द देहायकमा बुदाँमा ध्यान दिनुपर्नेछ ।

- प्रत्येक वडामा महिलाहरूको आवश्यकता पहिचान गरीनेछ ।
- प्रत्येक घरका महिलालाई समुहमा आबद्ध गरीनेछ ।
- आर्थिक सामाजिक र अवसरबाट बच्चत तथा अपाङ्गता भएका महिलाहरूलाई पाठामिकता दिइनेछ ।
- सबै जातजातिका महिलाको प्रतिनिधित्व गरिनेछ ।
- विवाहित महिलालाई मात्र समावेश गरीनेछ तर विवाह नगरी बसेका पिछाडिएका तथा विपन्न महिलाहरूलाई पनि समावेश गर्न सकिनेछ ।
- महिलाको उमेर विस वर्ष पुरा भएको हुनुपर्नेछ ।
- उच्च शिक्षा हासिल नगरेका महिलाहरूलाई पाठामिकता दिई समावेश गरिनेछ ।

११. सदस्य छनौट गर्दा देहायका कुराहरूमा ध्यान दिनु पर्दछ :

- साभा कार्य उद्देश्य लिएका ।
- सकभर आर्थिक स्तर समान भएका ।
- समुहमा समय दिन सक्ने खालको हुनपर्दछ ।
- स्थायी रूपले एउटै टोलमा बसोबास गरेको हुनपर्दछ ।
- एउटा समुहमा एक घरका एक भन्दा बढी सदस्य बस्न मिल्दैन
- अन्य समुहको मुख्य पदमा आबद्ध नभएका हुनुपर्नेछ ।

१२. समुहलाई बिभिन्न नामले बर्गीकरण गरिनेछ ।

- गोदावारी महिला विकास समुह ।
- सयपत्री महिला विकास समुह ।
- लालिगुराँस महिला विकास समुह ।
- लालु पाते महिला विकास समुह आदी ।

परिच्छेद ३

समुह गठन प्रक्रिया तथा तदर्थ समिति / कार्य समिति गठन

१३. समुह गठन प्रक्रिया निम्न अनुसार गरिनेछ :

(क) प्रारम्भिक महिला भेला

- सबै महिलालाई भेला गराई कार्यक्रमको बारेमा जानकारी दिने ।
- स्थानिय स्तरका जनप्रतिनिधीहरुको सहयोगमा समुह गठन गर्ने ।
- महिला भेलामा छलफलको एजेण्डा मिति , समय , र स्थान तय गर्ने ।

(ख) छलफलका विषयहरु :

- महिला भेलाको उद्देश्य र आवश्यकता बारे जानकारी गराईनेछ ।
- महिला भेलाका विषयबस्तुमा छलफल गरी टिपोट गरीनेछ ।
- समुह सदस्य बन्न इच्छुक व्यक्तिहरुको नामावली तयार गरीनेछ ।

१४. तदर्थ समिति / कार्य समिति गठन :

- बैठकका विषय तय गरी समुह तथा समितिका सदस्यलाई जानकारी दिने ।
- समितिको काम कर्तव्य बारे जानकार गराउने ।
- आवश्यक कागजात तयारी गर्ने ।
- समुह बचत सम्बन्ध निर्णय गर्ने ।
- समुहको उद्देश्य र कार्यक्रम तर्जुमा गर्ने ।

- आवश्यकता अनुसार बैठक राखी निर्णय गर्ने ।
- समिति व्यबस्थापन खर्च बारे जानकारी गराउने ।
- बचत रकम तथा खाता संचालन सम्बन्धि जानकारी गराउने ।

१५. प्रारम्भिक साधारण सभाको सञ्चालन र जिम्मेवारी ।

- ७ देखि ११ सदस्यीय कार्यसमिति गठन गर्ने ।
- समितिको बार्षिक कार्ययोजना तथा कार्यक्रम तयार गरी स्वीकृत गर्ने ।
- विधानको मस्यौदा माथि छलफल गर्ने ।
- कार्य समितिमा संरचना : देहायका पदाधिकारी रहनेछन् ।

अध्यक्ष :	१
उपाध्यक्ष :	१
सचिव :	१
कोषाध्यक्ष :	१
सदस्य :	३ देखि ७

१६. महिला समुह तथा समितिका पदाधिकारीहरुको काम कर्तव्यहरु : विधानमा तोकिए बमोजिम हुनेछन् ।

१७ .समितिको विधान : कुनै पनि समुह / सघं सस्थांको उदेश्य प्राप्तीका लागी क्रियाकलाप सञ्चालन गर्न बनाईएको निति नियम तथा कानूनको दस्तावेज समुह र सदस्यलाई उदेश्य प्राप्तीमा सहज गराउने

खालको हुनुपर्नेछ । महिला समितिले अनुसुची ४ अनुसारको विधान बनाउनु पर्नेछ ।

(क) महिला समुहको विधानमा हुनपर्ने गुणहरू :

- नेपालको संविधान ,संघीय ,प्रादेशिक र स्थानिय कानूनसंग नबाँझिने ।
- नेपालको महिला सँग सम्बन्धित निती नियम सँग मेल खाने ।
- चुनावी प्रक्रियाबाट पदाधिकारीहरूको चयन ।
- विधान संशोधन प्रावधान भएको ।

(ख) विधान बनाउने तरीका :

- विधान मस्यौदा समितिले तयार गर्ने
- नमुना विधानको प्रयोग गरेर प्रत्येक दफामा छलफल गरी नमुना विधानको प्रयोग गरेर प्रत्येक दफामा छलफल गरी आफ्नो समुहको उदेश्य अनुसारको मस्यौदा विधान तयार गर्ने ।
- पारीत भएको विधानलाई सम्बन्धित समितिमा दर्ता गराउन पहल गर्ने ।

(ग) विधान संशोधन प्रक्रिया :

- विधान संशोधन समितिको गठन गर्ने
- संशोधित विधानलाई कार्यसमितिमा प्रस्तुत गरी बहुमतले पारीत गर्ने
- संशोधित विधानलाई पहिला कुमाख गाँउपालिकाको कार्यालयमा पेश गर्ने
- सम्बन्धित कार्यालयले संशाधित विधानलाई स्वीकृत गरे पछी मात्र विधान संशोधन भएको मानिनेछ ।

समिति दर्ता

१६ समिति दर्ता : निम्न बमोजिमको समिति दर्ता गर्न सकिनेछ ।

- (क) समिति दर्ताका लागी आवश्यक पर्ने कागजातहरु महिला समुह केका लागी गठन गरीने बुदा नं ५ र ६ अनुसार विवरण तयार गरी निम्न अनुसारको कागजात पेश गर्नु पर्नेछ ।
- (ख) समिति दर्ता गरी पाउँ भन्ने बारेमा अनुशुची १ अनुसारको निवेदन हुनुपर्नेछ ।
- (ग) बडा कार्यालयले कार्यपालिकाको कार्यालयलाई समिति दर्ता गरी दिन गरेको सिफारीस पत्र ।
- (घ) अनुसुचि ४ मा उल्लेखित नमुनाको परिधी भित्र रही तयार गरीएको विधान ३ प्रति तयार गरी प्रिन्ट गरेको हुनुपर्नेछ । उक्त विधानको पहिलो पानाको पूच्छरमा अन्य प्रत्येक पानाको शिर र पुच्छरमा समितिका सम्पुर्ण सदस्यले हस्ताक्षर गरेको हुनुपर्नेछ ।
- (ङ) समितिका हरेक सदस्यको फोटो सहितको व्यक्तिगत विवरण विधानमा संलग्न हुनुपर्नेछ ।
- (च) कार्य समितिको पदाधिकारीमा ७ देखि ११ जना हुनुपर्नेछ ।
- (छ) समितिको विधानमा उल्लेखित पदाधिकारीहरुको प्रमाण पत्रको प्रतिलिपि १ /१ थान साथै सक्कल पनि संलग्न हुनुपर्नेछ ।
- (ज) समिति संग सम्बन्धित व्यक्तिहरुको आम भेलाले समिति खोल्नका कारण सहितको निर्णय सो निर्णय सहितको प्रतिवेदन तयार पारी सो प्रतिवेदनमा सम्बन्धित व्यक्तिहरको दस्तखत सहितको बैठकको निर्णय
- (भ) समितिको आफ्नै छाप बनाइ सम्पुर्ण कागजात सहित समितिको अछित्यार प्राप्त २ जना पदाधिकारीले अनुसुची १ अनुसारको निवेदनमा दस्तखत गरी पेश गर्नुपर्दछ ।

१९. समिति दर्ता प्रक्रिया :

समिति दर्ता गर्दा देहाय बमोजिम गर्न सकिनेछ ।

१ वडा कार्यालयबाट सिफारीस पत्र १थान र निबेदन पेश गर्नुपर्नेछ ।

२ वडा कार्यालयको सिफारीस पत्र सहित अनुसुच १ अनुसार निबेदन दिनु पर्नेछ ।

३ समिति दर्ताको उद्देश्यसंग सम्बन्धित निकाय कार्यालयको राय प्रतिक्रिया सिफारीस लिन सकिनेछ ।

४ प्राप्त कागजात जाँच गरी सच्चाउनु पर्ने भए सच्चाएर र कुनै कागजात छुटेको भए थप गर्न गराउन दर्ताका लागी निबेदन दिने व्यक्तिलार्य बढीमा सात दिन भित्र पेश गर्ने गराउने कार्य सम्पन्न गरी गराई तोकिएको दर्ता शुल्क जम्मा गरे गराएको बिल सहित सम्बन्धित शाखाले समिति दर्ता स्वीकृतीका लागी टिप्पणी तयार पारी निर्णय गर्ने अधिकारी समक्ष पेश गर्नुपर्दछ ।

५ गाउँ कार्यपालिकाको कार्यालयको राजश्व खातामा लाने शुल्क भरेर बील देखाई समितिका दर्ताको निर्णय पछी अनुसुची २ अनुसारको दर्ता प्रमाणपत्र र स्वीकृत विधान १ प्रति प्रमाणित गरी सम्बन्धित आवेदकलाई उपलब्ध गराई कार्यालयको अधिलेख जनाई राख्नुपर्ने छ । यस पछी मात्र विधान लागु भएका मानिने छ ।

परीच्छेद ५ समिति निविकरण

२०. निविकरण प्रक्रिया :

१. महिला समिति दर्ता तथा नविकरण सम्बन्धी मापदण्ड तथा कार्यबिधि २०७७ अनुसार दर्ता भएका समितिहरु नियमित प्रत्येक २ वर्षका लागी नविकरण गराउने दायित्व सम्बन्धित समितिको हुनेछ ।

२. समिति नविकरणका लागी देहायका कागजातहर पेश गनुपर्नेछ

- नविकरण गर्न खुलेको आवेदन ।
- समिति बैठकको निर्णयको प्रतिलिपि
- सक्कल दर्ता प्रमाणपत्र ।
- अधिल्लो आ.ब को लेखापरीक्षणको प्रतिवेदन
- अधिल्लो आ.ब को प्रगति प्रतिवेदन

३. नविकरण दर्ता हरेक आ. ब को असोज मसाान्त भित्र गरी सक्नु पर्नेछ । कुनै उपयुक्त कारणले प्रत्येक आ.ब का लागि नविकरण नभएका हुन नसकेका समितिले नविकरण गर्न नसकेका कारण सहित ३ आ.ब सम्मका लागी उक्त आ.ब हरको माथि बुदा नां २ मा उल्लेखित कागजात संलग्न राखि पेश भएको कारण उपयुक्त देखिएमा तोकिएको दस्तुर लिई नविकरण गरीदिन सकिनेछ ।

४. नविकरणको अभिलेख अनुसुची ३ अनुसारको ढाँचामा गाउँ कार्यपालिकाको कार्यालयमा राखिनेछ ।

परीच्छेद ६

२१. वडा स्तरीय महिला बिकास समिति गठन प्रकृया :

कुमाख गाउँपालिकाका विभिन्न वडाका पिछडीएका महिला ,एकल महिला ,अपांगता भएका महिला ,तथा विपन्न महिलाहरुको समुह समिति हुदै एक वडा स्तरीय समिति गठन गर्न सकिने छ । वडा समिति गठन गर्नका लागी वडाको कम्तीमा ७० प्रतिशत टोल समावेश गरीएको हुनुपर्नेछ । अन्य सहकारी संस्थाका मुल समितिका सदस्यहरु यस समितिको मुख्य पदमा रहन पाइने छैन । वडा स्तरीय महिला समिति गठन गर्दा निम्न प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ ।

- १ महिला समुह समिती गठन भएको ।
- २ प्राय सबै टोलमा महिला समितिहरु गठन भएको हुनुपर्नेछ ।
- ३ सम्पुर्ण टोलका समिति प्रतिनिधिहरको भेलाबाट समिति गठन गर्नु पर्नेछ ।
- ४ गाउँपालिकाद्वारा गठन भएका वडास्तरका सम्पुर्ण समितिहरुबाट बनेको मुल समिति हो ।

२२. वडा स्तरीय महिला बिकास समितिका काम कर्तव्य र अधिकारहरु :

- (क) यस समितिले वडामा भएका समितिहरु र नगरपालिकाको विभिन्न क्रियाकलापहरको लागी पुलको काम गर्नेछ ।
- (ख) यस समितिले नगरपालिकाका र वडाबाट वितरण गरीएका विभिन्न कोषहरुको साँचा रकम एकीकृत गरी आवश्यकता अनुसार वडा भरी परीचालन गर्नेछ ।
- (ग) सो कोषको ब्याज रकम बाट समितिको निर्णयमा अति जरुरी काम जस्तै बैठक खाजा खर्च (बढीमा प्रति बिति रु ५०)संचार खर्च बढीमा रु १०० एक बैठकको लागी र यातायात खर्च बढीमा २०० प्रति व्यक्ति खर्च गर्न सकिनेछ ।
- (घ) कर्मचारीको आवश्यक परेमा सम्पुर्ण सदस्यको ७० प्रतिशतको उपस्थिति र सहभागीतामा गाउँपालिकाको उपस्थितिमा विस्तृत छलफल गरी समुहमा आवद्ध सदस्यहरु वा जो पहिलेबाट काम गरीरहेको सदस्य मध्येबाट प्राथमिकता दिएर कर्मचारी करार सम्झौता गर्न सकिनेछ ।
- (ङ) अनिवार्य रूपमा आन्तरीक राजश्व कार्यालयमा दर्ता गरी स्थाई लेखा नम्बर लिनु पर्नेछ ।
- (च) कुमाख गाउँपालिका र यस वडा समितिले विभिन्न व्यवसायिक समुहको छनौट गर गठन गर्न सक्नेछ । जस्तै बाखा पालन महिला समुह, तरकारी खेती महिला समुह, ढाका बुन्ने महिला समुह, आदी जसमा २० जना सदस्यहरु रहनेछन् । एक व्यवसायिक समुहमा आवद्ध भएपछी अर्को

व्याबसायिक समुहमा आबद्ध हुन पाइने छैन व्यबसायिक समुहमा बितरण गरीएको टेवा पूजी रकम प्राप्त गरी व्यबसायन गरेमा समितिले सो रका वडाका अन्य व्यबसायिक समुहमा परीचालन गर्न सक्नेछ ।

(छ) यस समितिक पायक पर्ने बैठकमा समिति अध्यक्ष ,सचिव र कोष अध्यक्षको नाममा खाता खोल्नु पर्नेछ

(ज) कार्यक्रमको लेखा र लेखा परीक्षण : १ कार्यक्रमको आय व्ययको लेखा परीक्षण प्रचलित कानुन बमोजिम वडाका सम्पुर्ण समितिहरको यस समितिमा गरीनेछ ।

(भ) प्रतिबेदन पेश गर्ने : १ यस समितिले प्रत्येक ४ महिनामा सो समितिबाट भए गरेका काम कारबाहिको प्रतिबेदन कुमाख गाउँपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखामा पठाउनु पर्नेछ ।

परीच्छेद ७

संस्था दर्ता तथा खारेजी

२३. महिला सहकारी संस्था दर्ता :

(क) प्रत्येक वडाका पिछडीएका महिला एकल महिला अपांगता भएका महिला तथा विपन्न महिलाहरुको समुह समिति हुदै एक महिला सहकारी संस्था दर्ता गर्न सकिनेछ । संस्था दर्ता गर्नका लागी वडाको कम्तीमा ७० प्रतिशत टोल समावेश भएको हुनुपर्नेछ । अन्य सहकारी संस्थाका मुल समितिका सदस्यहरु यस संस्थाको मुख्य पदमा रहन पाईने छैन ।

महिला सहकारी संस्था दर्ता गर्न निम्न प्रक्रिया पुरा गर्नु पने हुन्छ :

१ महिला समुह समिति गठन

२ महिला समिति बाट वडास्तरीय समिति गठन

३ प्रथम भेला बैठकको निर्णय

४ सहकारी संस्थाको प्रस्तावित विनियम

५ सहकारी ऐन तथा कुमाख गाउँपालिकाको सहकारी कार्यबिधि अनुरूपको दर्ता सम्बन्धि अन्य कागजात

(ख) छुट सम्बन्धि व्यवस्था : कुमाख गाउँपालिकाका महिला बालबालिका शाखाद्वारा प्रबर्तित महिला सहकारी संस्थालाई कुमाख गाउँपालिका बाट लाग्ने कर शुल्क पचास प्रतिशत छुट हुनेछ ।

(ग) महिला सहकारी संस्था खारेजी : सहकारी ऐन तथा कुमाख गाउँपालिकाको सहकारी कार्यबिधि अनुरूप नभएमा तथा कालो सुचिमा परेमा नियमनुसार महिला सहकारी संस्था खारेजी हुनेछ ।

परीच्छेद ८

बजेट व्यवस्थापन खर्चको मापदण्ड :

२४. बजेट व्यवस्थापन खर्चको मापदण्ड :

महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखाका विभिन्न कार्यक्रमहरु संचालन र व्यवस्थापन देहाय बमोजि बजेट व्यवस्थापन तथा खर्चको मापदण्ड रहनेछ ।

- १ बजेट व्यवस्थापन : संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने रकम
- २ कुमाख गाउँपालिकाका र सम्बन्धित वडाले कार्यक्रममा विनियोजित गरेको रकम
- ३ विभिन्न सघं सस्था वा व्यक्तिबाट सहयोग स्वरूप प्राप्त हुने रकम
- ४ अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम आदी ।

२५. खर्च मापदण्ड : आर्थिक कार्यबिधि तथा वितीय उत्तरदायित्व नियमावली, २०७७ सार्वजनिक खर्चको मापदण्ड कार्यबिधि र मितव्ययिता सम्बन्धि निर्देशिका, २०७५ कर्णाली प्रदेश र महिला बालबालिका तथा ज्येष्ठ नागरी मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका बिभागबाट स्थानिय तहका लागी तयार पारिएको स्रोत महिला विकास विधि विधान तथा यस कार्यबिधि अनुसार संचालन गरीने कार्यक्रमहरूको लागी देहाय अनुसारको खर्चको मापदण्ड रहेको छ ।

(क) स्थानिय तहले जुन उदेश्यका लागी रकम बिनियोजन वा प्राप्त गरेको हो सोही उदेश्यका लागी मात्र खर्च गर्नु पर्नेछ ।

(ख) यस्तो कार्यक्रमको भुक्तानी स्वीकुत कार्यक्रम अनुसार हुनेछ ।

(ग) खर्च गर्दा प्रचलित कानूनको अधिनमा रही गर्नु पर्नेछ ।

(घ) समिति व्यवस्थापन रकम : कुमाख गाउँपालिकाबाट विधान अनुसार गठन गरीएका महिला विकास समितीलाई रु ५००० -(पाँच हजार मात्र)का दरले समिति व्यवस्थापन रकम वितरण गरीनेछ । समिति व्यवस्थापन रकम भन्नाले समितीमा वितरण गरीएको रकम हो यो समितीमा समितिले तोकेको ब्याजदरमा बढीमा ४ महिनाको लागी परीचालन गरीन्छ । सो बाट प्राप्त ब्याजबाट समिति संचालन गर्नको लागी सामान्य आवश्यक सामग्रीहरू खरीद गरी बिल भरपाई चुस्त दुस्त राखी बैठकमा अनुमोदन गर्नु पर्नेछ । यो रकममा समितिबाट बाहिरीने सदस्यको हकदाब लाग्ने छैन यदी समितिले आवश्यक ठानेमा सो सदस्यलाई ब्याजको हिस्सा उपलब्ध गर्न सकिनेछ ।

(ड) बस्तुगत टेवा रकम : सिप विकास तालिम पछी बस्तुगत टेवा प्रति व्यक्ति रु ३००० -तिन हजार) का दरले वितरण गर्न सकिनेछ । बस्तुगत टेवा भन्नाले तालिमका सहभागीलाई नव पाप्त सिप उपयोग कार्यमा अभिप्रेरीत गर्न सहायता रकम स्वरूप प्रदान गरीने बस्तु सम्झनु पर्दछ । जस्तै : बाखाको माउँ मौरीको घार आवश्यम साधन वा उपकरण आदी यो समिति मार्फत वितरण गरीनेछ । यदी तालिम प्राप्त व्यक्तिले व्यवसाय

नगरेमा सो रकम समितिमा परीचालन गरी अन्य व्याबसाय गर्ने सदस्यलाई बिना व्याज बढीमा ४ महिनाको लागी लगानी गरीनेछ ।

(च) वडा समिति व्यवस्थापन रकम : वडाबाट समिति व्यवस्थापन रकम बापत एक पटकमा बढीमा रु २०००० -विस हजार) सम्म बितरण गरीनेछ । समिती व्यवस्थापन रकम भन्नाले समितिमा बितरण गरीएको रकम हो यो समितिमा समितिले तोकेको व्याजदरमा बढीमा ४ महिनाको लागी परीचालन गरीन्छ । सो बाट प्राप्त व्याजबाट समिति संचालन गर्नको लागी सामान्य आबश्यक सामग्रीहर खरीद गरी बिल भरपाइ चुस्त दुरुस्त राखी बैठकमा अनुमोदन गर्नु पर्नेछ । यो रकममा समितिबाट बहिरीने सदस्यको हकदाबी लाग्ने छैन यदी समितिले आबश्यक ठानेमा सो सदस्यलाई व्याजको हिस्सा उपलब्ध गर्न सक्नेछ ।

(छ) चालु कोष :

कुमाख गाउँपालिकाले चालु कोषको रूपमा प्रति वडा बढीमा १०००००० - एक लाख) सम्म परिचालनको लागी बितरण गर्न सक्नेछ । यो रकम वडा भरीका १ समितिले २ वर्ष सम्मका लागी सहुलियत व्याजमा परीचालन गर्न पाउनेछन् २ वर्ष पछी पनि आबश्यक देखिएमा कारण सहित पुन २ वर्षका लागी नविकरण गर्न सकिनेछ । नविकारणको लागी समितिको बैठक निर्णय सहित गाउँसंचालक समितिमा निवेदन दिनु पर्नेछ । चालुकोष रकम वडामा परीचालन पछी आबश्यक नभएमा गाउँपालिकाको खातामा रकम फिर्ता गरीनेछ । व्याज रकम समितिकै हुनेछ । कोष सम्बन्धि विवाद आएमा अन्तिम निर्णय गाउँ संचालक समितिको हुनेछ ।

(ज) यातायात खर्च रकम :

यस गा.पा मा संचालन हुने बिभिन्न कार्यक्रम बैठक ग्रामिण इलाकामा गएर संचालन गर्नुपर्ने तथा सहभागीहरु नगरपालिकामा बोलाउनु पर्ने भएको हुदाँ यातायात बापत बढीमा ५०० सम्म खर्च गर्न सकिनेछ ।

(झ) सिप बिकास तालिमबाट उत्पादन सामग्री बिक्रीबाट प्राप्त रकम :

यस गाउँपालिका तथा मातहतका कार्यालयहरुको लगानीमा संचालन हुने विभिन्न सिप बिकास तालिम -सिलाई कटाई मुढा बुन्ने स्वेटर बन्ने मोती माला गुडिया बनाउने साबुन बनाउने आदी हरुबाट उत्पादन भएका सामग्री हरु स्तर हेरी खरीद मुल्यको २० देखि ५० प्रतिशतमा बिक्रि गरी गाउँपालिकाको राजश्व खातामा जम्मा गर्नु पर्नेछ। मुल्यमा वा अन्य बिवाद आएमा अन्तिम निर्णय गाउँ संचालक समितिको हुनेछ।

२६. बैठक भत्ताको मापदण्ड :

- (क) बैठक कार्यालय समय अघि वा पछी हुनुपर्नेछ।
- (ख) स्पष्ट बिषयवस्तु र कार्यसुची बिनाको बैठक भत्ता प्रदान गरीने छैन
- (ग) एउटै निकाय अन्तर्गतका पदाधिकारी / कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान गर्न पाइने छैन
- (घ) कानुन तथा कुनै पनि निर्णय एव आदेशबाट समिति वा कार्यदलको बैठकका लाग मात्र भत्ता प्रदान गरीनेछ। बैठकमा आवश्यक परेको अवस्थामा बढीमा दुई जनालाई आमन्त्रीत सदस्यका रूपमा राख्न सकिनेछ। त्यसरी आमन्त्रीत सदस्यले नियमअनुसारको बैठक तथा खाजा भत्ता अन्य सदस्य सरह प्राप्त गर्नेछ।
- (च) कार्य प्रकृति अनुसार मितव्ययी ढंगले न्युनतम संख्यामा बैठक बसी कार्य सम्पन्न गर्नुपर्नेछ।
- (छ) बैठक व्यबस्थापनको सिलसिलामा कार्यालयको समय अघि वा पछी बसेको बैठकको भत्ता प्रति व्यक्ति १५०० (-पन्थ सय) का दरले भत्ता उपलब्ध गराउनु पर्नेछ।
- (ज) विभिन्न कारणले कार्यसम्पादनको शिलशिलामा कार्यालयको समय अघि वा पछी बसेको बैठकको खाजा भत्ता बापत प्रति व्यक्ति बढीमा रु २०० - दुई सय) का दरले भत्ता उपलब्ध गराउनु पर्नेछ।

२७. सबै प्रकारका तालिम गोष्ठी सेमिनार कार्यशाला शिविर संचालन सम्बन्धि खर्चको मापदण्ड :

तालिम, गोष्टी, सेमिनार, कार्यशाला शिविर लगायतमा देहाय बमोजिमको मापदण्डलाई आधार लिई खर्च गर्नु पर्नेछ । नियमित बिनियोजित कार्यक्रम बाहेकका सभा, सम्मेलन गोष्टी कार्यशाला, समारोह जात्रा पर्बका लागी बजेट माग गर्ने तथा स्वीकृति दिइने छैन

सि.न	विवरण	दर		स्पष्टीकरण
		प्रवचन बापत	कार्यपत्र बापत	
१	कुमाख गाउँपालिका द्वारा संचालित सबै प्रकारका तालिमका श्रोत व्यक्ति / प्रशिक्षकको पारीश्रमिक (क) अधिकृतस्तर (ख) सहायक स्तर	६०० ६००	१००० ८००	एउटा शेशनको अवधि कम्तीमा १ घण्टा ३० मिनेटको हुनु पर्दछ । कार्यपत्र भन्नाले कम्तीमा ७५० शब्दको प्रवचन सम्भनु पर्दछ । पारदर्शक पाना प्रस्तुतिकरण टिपोट वा प्रस्तुतिकरणको लागी तयार पारीएको अरु यस्तै सामग्रीको छाँयाप्रति कार्यपत्र हुदैन । सहभागीले गाउँपालिका स्तरीय तालिममा नियम अनुसारका यातायात खर्च र खाजाको व्यवस्था हुनु पर्दछ । भने गाउँस्तरीय तालिममा खाजाको मात्र व्यवस्था हुनेछ ।
२	१, गोष्टी ,सेमिनार सम्मेलन ,कार्यशाला ,तालिम आबद्धता जस्ता समारोह उद्घान समापन खाजा खाना प्रति व्यक्ति प्रतिदिन (क) खाजा २०० (ख) खाना ५०० २, विभिन्न विशिष्ट व्यक्तीहरूलाई यस्ता समारोहमा आमन्त्रण गरीएको अवस्थामा यस्ता सबै व्यक्तिहरूको खाजा खाना खर्चबापत	२०० ५००		स्वीकृत भएमा मात्र खाना बापतको रकम खर्च गर्न सकिनेछ ।

	बढीमा एकमुळ रु २००० सम्म खर्च गर्न सकिनेछ । तर विशिष्ट व्यक्तिको उपस्थित भएको प्रमाणित हुन पर्नेछ ।			
३	<p>सिप विकास तालिम ७ दिन सम्म</p> <p>(क) कक्षागत व्यवस्थापन प्रति कक्षा ७०० ३५०</p> <p>(ख) आबधिक व्यवस्था ७०० ५००</p> <p>(ग) बाहिरी प्रशिक्षक १ मुख्य प्रशिक्षक (३० दिन सम्म) ३२४३०</p> <p>२ सहायक प्रशिक्षक (३० दिन सम्म) ३०६०९</p> <p>(घ) बाहिरी प्रशिक्षक (१ महिना देखि ६ महिना सम्म) १ मुख्य प्रशिक्षक मासिक - प्रदेश तथा स्थानिय तहका सहायक पाँचौ तह वा सो सरह) २ सहायक प्रशिक्षक</p>	७ दिन सम्मको तालिम कक्षागत रूपमा र सो भन्दा बढीको तालिममा आबधिक रूपमा स्रोत व्यक्तिको व्यवस्था गर्नु पर्दछ । आबधिका रूपमा स्रोत व्यक्तीको व्यवस्था गर्दा एउटा तालिममा दूइ जना (आबश्यकता अनुसार दुबै मुख्य वा एक जना सहायक)राख्नु पर्दछ । सीप स्तरका आधारमा स्थानिय प्रचलन समेतको विचार गरी उल्लेखित अधिकतम सिमाभित्र तिनको पारीश्रमिक तोकनु पर्दछ । ३ महिना वा ६ महिना सम्मको तालिममा आबश्यकता अनुसार २ जना प्रशिक्षक एक प्रमुख र एक सहायक राख्नु पर्दछ । मुख्य प्रशिक्षकको सिप स्तर लेबल २ पास वा सो सरह र सहायक प्रशिक्षकको स्तर लेबल १ वा सो सरह हुनु पर्दछ । सो प्रशिक्षकहरूले दैनिक ७ घण्टा वा कार्यालय समयमा बराबर प्रशिक्षण गर्नु पर्नेछ ।		

	मासिक : -प्रदेश तथा स्थानिय तहका सहायक चौथो तह सरह)			
४	<p>मसलन्द</p> <p>१ गोष्ठी ,सेमिनार ,सम्मेलन ,कार्यशाला ,अध्ययन ,आबद्धता जस्ता कार्यक्रमका लागी</p> <p>(क) सहभागीका लागी प्रति सहभागी</p> <p>(ख) प्रशिक्षणका लागी प्रति कार्यक्रम</p> <p>२ सिप विकास तथा अन्य तालिम कार्यक्रमका लागी</p> <p>(क) सहभागी ७ कार्य दिन सम्म</p> <p>(ख) सहभागी ७ कार्य दिन भन्दा बढी</p> <p>(ग) प्रशिक्षण कार्यका लागी ७ कार्य दिन</p> <p>(घ) प्रशिक्षण कार्यका लागी ३० कार्यदिन</p> <p>प्रशिक्षण ३० कार्यदिन भन्दा माथी</p>	<p>१००</p> <p>२५००</p> <p>१००</p> <p>१५०</p> <p>१५००</p> <p>२०००</p> <p>२५००</p>		<p>प्रशिक्षण कार्यको मलसन्द अन्तर्गत बोर्ड, मार्कर, पारदर्शक पाना ,कार्यपत्रको छायाँ प्रति,मेटाकार्ड मास्कीन टेप लुज पेपर ,ब्राउन पेपर ,साइन पेन ,बेलुन पिन आदी</p>
५	अध्यन अबलोकन : अध्ययन आबद्धताको लागी (क) सहभागीको लागी	१००		

	जति सुकै दिन भए पनि प्रति व्यक्ति			
६	संयोजक भत्ता १५ कार्य दिन सम्म १५ कार्य दिन पछी प्रति दिन	४०० २००		एक कार्यक्रममा १ जना संयोजक र २ जना सहयोगी हुनेछन् ।
७	सहयोगी भत्ता १५ दिन सम्म १५ दिन पछी प्रति दिन	१५० १००		संयोजक तालिम अबधिमा विदा बसेमा भत्ता पाउने छैन र संयोजकको काम सहयोगीले गरे बापत संयोजकले पाउने भत्ता पाउने छैन
८	विविध -प्रमाण पत्र ,पानी सरसफाई व्यानर इत्यादीका लागी (क) कार्य दिन ७ सम्मको लागी (ख)कार्य दिन ३० सम्मको लागी (ग) कार्यदिन ३० भन्दा बढी	२००० २५०० ३०००		
९	स्थलगत प्राविधिक परामर्श दाताको दैनिक भत्ता र भ्रमण भत्ता तथा आवास खर्च			दैनिक भ्रमण भत्ता नियम अनुसार नियम अनुसार वा भ्रमण खर्च नियमावली २०६४ अनुसार कुमाख गा.पा को हकमा १ जना प्राविधिक लाई जति पटक परामर्श गरेपनि १ दिनमा रु २००० नबढाईकन स्थलगत प्राविधिक परामर्श खर्च गर्न सकिनेछ ।
१०	प्रतिबेदनको पारीश्रमीक (क) पारीश्रमीक सम्मेलन गोष्टी सिविर कार्यशाला आदी १ दिनको कार्यक्रममा	१००० ५००		प्रतिबेदनको पारीश्रमीक प्रतिबेदन बुझाए पछि मात्र दिनु पर्नेछ । प्रति कार्यक्रम रु ३००० भन्दा बढी हुनु हुदैन संयोजक र प्रतिबेदक एकै

	१ दिन भन्दा बढीको कार्यक्रममा थप			व्यक्ति भएमा अतिरीक्त पारीश्रमिक र खाना ,खाजा ,खर्च दोहोरो सुविधा पाइने छैन
--	-------------------------------------	--	--	---

परीच्छेद ९ विविध

२८ विविध :

१. दर्ता दस्तुर : समितिको दर्ता शुल्क रु २०० -दुई सय) हुनेछ ।
२. नविकरण दस्तुर : नविकरण शुल्क रु १०० रुपैया हुनेछ ।
३. प्रतिलिपि दस्तुर : कुनै कारणले दर्ता प्रमाणपत्र नष्ट भएमा ,हराएमा लेखिएको विवरणहरु नबुझिने भई भए निशुल्क हुनेछ ।समितिको निर्णय सहित प्रतिलिपि माग गरेमा प्रतिलिपि रु १०० (एक सय मात्र)लिई कार्यालयले प्रतिलिपि प्रमाण पत्र जारी गर्न सक्नेछ ।
४. दर्ता नविकरण प्रतिलिपि दस्तुर तथा जरीमाना रकममा थपघट गाउँसभाले गरे अनुसार हुनेछ ।
५. दर्ता गरी यस गाउँपालिकाको भौगलिक क्षेत्र कार्यक्षेत्र रहि संचालन भएका महिला समुहको नविकरण यसै कार्यबिधि अनुसार हुनेछ ।
६. यस कार्यबिधिमा रहेका कुनै पनि प्रावधान स्पष्ट गर्न व्याख्या गर्ने अधिकार गाउँकार्यपालिकामा हुनेछ ।
७. यस भन्दा अगाडी गाउँपालिकाको भौगलिक क्षेत्र भित्र कार्य क्षेत्र रहि संचालन भएका महिला समितिले यो

कार्यबिधि लागु भएको नब्बे दिनभित्र यसै कार्यबिधि अनुसारका कागजपत्र पेश गर्नु पर्नेछ । साथै महिला सहकारी संस्था दर्ता गाउँपालिकाले समिति व्यवस्थापनका लागी वितरण गरीएको रकम सहकारी संस्थामा लगी आम्दानी बाध्नुपर्ने छ ।

८. आर्थिक खर्चको मापदण्ड कुमाख गाउँपालिकाकावाट स्वीकृत भएको खर्चको मापदण्ड बमोजिम हुनेछ ।

९. प्रचलित कानुन बमोजिम हुने : यस कार्यबिधिमा जुनसुकै कुरा लेखिएको भएतापनि अन्य संघिय तथा प्रदेश कानुन संग कुनै कुरा बाभिन गएमा बाभिएको हदसम्म बाभिएको यस कार्यबिधिको व्यवस्था अमान्य हुनेछ ।

१०. बाधा अड्काउ फुकाउने अधिकार : यस कार्यबिधिमा कुनै कुरा अस्पष्ट भएमा विधायन समितिको सिफारीसमा गाउँकार्यपालिकाको निर्णय बमोजिम बाधा अड्काउ फुकाउ गर्न सकिनेछ ।

समुह सदस्यको अनुशिक्षण कार्यक्रम गाउँस्तर /गाउँपालिका स्तर

दिन मिति	पहिलो कक्षा ११.०० देखि १२.३० सम्म	दोस्रा कक्षा १२.३० देखि २.०० सम्म		तेस्रो कक्षा २.१५ देखि सम्म
पहिलो दिन	महिला विकास कार्यक्रमको किन उद्देश्य र परीचय बारे जानकारी र छलफल	समुह समिती सहकारी संस्था बारे छलफल एवं जानकारी		बचत के हो र यस परीचालन
दोस्रो दिन	घरेलु हिंसा महिला हिंसा तथा प्रचलित कानुनी व्यवस्था र सजाय	लिङ्ग र लैंगिकता बारेमा छलफल		न्यायिक समितिका कर्तव्यहरु बारे जानक छलफल
तेस्रो दिन	स्वास्थ्य र प्रजनन् स्वास्थ्य बारे जानकारी र	ग्रामिण व्यवसाय अर्थ र प्रकार ३ अ, म, र छेको		महिला सशक्तिकरण व कसरी

अनुसुची २

महिला पूरुष समविकास तालिमको कार्यतालिका

दिन		११.००.— १२.३०	१२.३०—२००	२००— २.३०	२.३०—४.००
पहिलो दिन	शुभारम्भ अधिलो दिनको पुनरावलोकन	लैज़िकता लैज़िक भुमिका र शब्दावली	लैज़िक भुमिकाको पहिचान समाजमा पूरुष र महिला भएको कारण खेल्नुपर्ने भुमिकामा समुह कार्यसमेत		जेण्डर बृक्ष प्रदर्शन र विवेचना
दोस्रो दिन		महिला र पुरुषको दैनिक कार्यतालिका विश्लेषण समुह कार्य समेत	स्रोत अवसर लाभमा महिला र पुरुषको पहाँच नियन्त्रण	छाजा	सम्पन्नताका लागी बाटाका बहिनी चित्रकथा सन्देशमा विवेचना समेत
तेस्रो दिन		महिला माथि हुने हिंसाका प्रकार कारण र निवारण	प्रजनन स्वास्थ्य सरोकार र संवेदनशिलता		महिला सशक्तिकरणमा पुरुषको भुमिका

अनुसुची ३

महिलाका कानुनी अधिकार सम्बन्ध प्रशिक्षण कार्यक्रमको कार्यतालिका

दिन र मिति	पहिलो कक्षा ११.००-१२.३०	दोस्रो कक्षा १२.३०-२००	खाजा २.००- २.३०	तेस्रो कक्षा
प्रथम दिन	महिला विकास कार्यक्रमका असल अभ्यास र स्थानिय तहमा अनुसरण	पारीवारीक कानुन सम्बन्ध प्रचलित कानुनी व्यवस्था	खाजा	फौजदारी कानुन सम्बन्ध प्रचलित कानुनी व्यवस्था
दोस्रो दिन	महिला माथि हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धि सिइडा का मुख्य प्रावधान	लैङ्गिक हिंसा निवारणमा सरोकार वालाको भुमिका		घरेलु हिंसा कसुर सजाय ऐन २०६६र नियमावली २०६७
तेस्रो दिन	नेपालको संविधानमा भएका महिलाका कानुनी व्यवस्थाहरु	परीबर्तित मुलुकी र देवानी संहिता सम्बन्ध जानकारी		स्थानिय सरकार न्यायिक समिति र कानुनी व्यवस्था

अनुसूची ४

बालमैत्री स्थानिय शासन ,बाल संरक्षण तथा बाल अधिकार बारे १ दिने
अभिमुखिकरणको कार्यतालिका

दिन र मिति	पहिलो कक्षा ११.१२-३०	दोस्रो कक्षा १२.३०-२.००	खाजा समय	तेस्रो कक्षा २.३०-३.३०
प्रथम दिन	बालमैत्री स्थानिय शासन २०६८ को अवधारणा उद्देश्य,रणनितिक सोच, बाल अधिकार सम्बन्धि राष्ट्रिय नीतिहरु ,संवैधानिक हकहरु	स्थानिय तहमा बालसंरक्षण ,अवधारणा र नीतिगत व्यवस्था सम्बन्धि कार्यक्रम	२.००- २.३०	बाल संरक्षणमा स्थानिय सरोकार वालाको भुमिका

अनुसूची ५

सासु बुहारी अन्तरक्रियाको कार्यतालिका

मिति दिन	१०.००—१०.३०	पहिलो कक्षा १०.३०—१२.००	द्वितीयो कक्षा १२.००—१.३०		तेस्रो कक्षा २.३०—४.००
पहिलो दिन	शुभारम्भ	लैज़िक्टा के हो लिङ्ग र लैज़िक भुमिकामा फरक	छोरीलाई चाँडै बिवाह गरीदिनुका कारण परीणामहरु शारीरिक सामाजिक र मनोवैज्ञानिक	छाडा	सासु बुहारी विचको प्रचलित सम्बन्धको विश्लेषण (क) सकारात्मक (ख) नकारात्मक
दोस्रो दिन	अधिल्लो दिनको पुनरावलोकन	सासु—सासुका र बुहारीका—बुहारीका समस्याहरु	प्रजनन् स्वास्थ्य के हो प्रजनन् अंगहरु के के हुन छोरा छोरी कसरी हुन्छ		घरेलु के हो हिंसाका कारण र परीणामहरु
तेस्रो दिन	अधिल्लो दिनको पुनरावलोकन	सुरक्षित मातृत्वमा, गर्भजाँच र पोषमा सासु तथा परीवारका अन्य सदस्यको भुमिका	अनुपम सासु बुहारी विचको सम्बन्ध कस्तो हुनपर्छ। समुह कार्य समेत		समुहगत प्रतिवेदन प्रस्तुतिकरण

अनुसूची ६

महिला विकास समितिको बिधान -नमुना

प्रस्तावना

बचत संकलन तथा परीचालन गाउँपालिकाबाट बिनियोजीत बिबिध कार्यक्रम संचालन तथा व्यबस्थापन गरी आय बृद्धी गरी आत्मा निर्भर हुनको लागी कुमाख गाउँपालिकावडा नमा कुमाख गाउँपालिकाको सहयोगमा श्रीमहिला विकास समिति गठन गरीयो

१ प्रारम्भिक :

१.१ संक्षिप्त नाम र प्रारम्भ :

क यस समितिको नाम श्रीमहिला विकास समिति हुनेछ

ख यो बिधान कुमाख गाउँपालिकाको कार्यालयमा दर्ता भए पछी तुरुन्त लागु हुनेछ ।

१.२ परीभाषा

बिषय वा प्रसंगले अर्को अर्थ नलगाएमा यो बिधानमा

(क) समिति भन्नाले यस बिधानमा उल्लेखित हितकोष संकलन तथा परीचालन सिपबिकास कार्यक्रम आदी संचालन तथा व्यबस्थापन गरी आयबृद्धी गरी आत्मनिर्भर हुने संगठित महिलाहरूको समितिलाई जनाउँदछ ।

(ख) सदस्य भन्नाले महिला जोमहिला विकास समितिको उदेश्य अनुसार सिप बिकास कार्यक्रम संचालन तथा व्यबस्थापन गरी आयबृद्धी र आत्मा निर्भर हुन बिधानको दफा ३ बमोजिम सदस्यता लिएको हुन्छ ।

(ग) कार्यसमिति भन्नाले बिधान अनुसार निर्बाचित अध्यक्ष उपाध्याक्ष सचिव सहसचिव कोषाध्यक्ष तथा सदस्य पदाधिकारीहरूलाई जनाउँने छ ।

(घ) साधारण सभा भन्नाले यस बिधानको दफा ४ बमोजिम गठित सभालाई जनाउनेछ ।

१.३ समितिको छाँप : यस समितिको नाम श्री महिला विकास समिति सालको हुनेछ ।

१.४ समितिको कार्यालय : यस समितिको कार्यालय कुमाख गाउँपालिकाको वडा नं मा रहने छ ।

१.५ समिति दर्ता : महिला विकास समिति कुमाख गाउँपालिकाको कार्यालयमा दर्ता गर्नुपर्नेछ ।

२ उदेश्य तथा कार्य :

२.१ उदेश्य : सदस्यहरुको सामाजिक ,आर्थिक ,व्यबसायिक सिप ,आयआर्जनको हितलाई ध्यानमा राखी देहायका उल्लेखित समितिको उदेश्य हुनेछ ।

(क) व्यबसायिक सिप विकासबाट उत्प्रेरित भई उत्पादन बृद्धीको लागी एकजुट भई काम गर्ने ।

(ख) सदस्यहरुको आर्थिक तथा सामाजिक जिवन स्तर उठाउने ।

(ग) सदस्यहरुमा स्वबलम्बनको ज्ञान ,पारस्पारीक सहयोग र मितव्यिताको भावनाको विकास गर्ने ।

समितिको बिधानको दफा २.१ बमोजिमका उदेश्यहरु प्राप्त गर्न यो समितिले देहायका कार्य गर्ने छ ।

१. व्यबसायिक सिप सिकी आयबृद्धीको काम गर्ने ।

२. उन्नत प्रविधि अपनाउने

३. सदस्यहरुको सिप विकासका लागी कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने ।

४. समुहको बार्षिक योजना तयार गरी लागु गर्ने ।

५ बचत संकलन परीचालन सदस्यलाई ऋण सेवा उपलब्ध गराउने ।

६ अन्य महिला विकास कार्यक्रमहरु संचालन गर्ने

३ सदस्यता :

एउटै उदेश्य र समान आर्थिक अवस्था भएका र यस समुह समितिको बिधानको परीधि धित्र रहेर इच्छा भएकाल व्यक्तिहरु समुह समितिको सदस्य हुनेछन् ।

३.१ सदस्यको लागी योग्यता

१. समुह समितिको उदेश्य अनुरूप कार्य गर्ने इच्छा भएको ।

२. समुह समितिको लागी बिधान अनुसार कार्य गर्ने मन्जुरी भएको ।

३. सदस्यको लागी बिस बर्ष पुरा भएको अथवा बिबाहित हुनुपर्नेछ ।

३.२ सदस्यता कायम नरहने अवस्था :

कार्यसमितिले निम्न अवस्थामा सदस्यलाई सदस्यताको लागी अयोग्य ठहराई सदस्यता समाप्त गर्न सक्नेछ ।

(क) तोकिएको मासिक बचत तथा अन्य तिर्नुपर्ने रकम तिन महिना सम्म नतिरेमा

(ख) बिधान उदेश्य बिपरीत कार्य गरेमा वा समुहको रकम वा कागजात हिनामिना गरेमा वा कुनै कारण कार्यसमितिले निष्काशन गरेमा ।

(ग) सदस्यबाट राजिनामा दिएमा

(घ) अपराधिक कार्यमा संलग्न भएको दोष प्रमाणित भएमा ।

(ङ) मृत्यु भएमा

(च) समुहको सिद्धान्त वा प्रतिष्ठामा आँच आउने कार्य गरेमा

३.३ कार्य समितिको गठन बिधि

- (क) कार्यसमितिमा सात जना देखी ११ जना सदस्य रहने छन् ।
- (ख) कार्य समितिमा अध्यक्ष ,उपाध्यक्ष ,सचिव ,कोषाध्यक्षको व्यवस्था ठगर्न सकिनेछ ।
- (ग) कार्य समितिका पदाधिकारीको बैठक हरेक महिनाको एक पटक अनिबार्य बस्नु पर्नेछ ।
- (घ) कार्य समितिको पद खाली भएमा बैठकबाट बहुमतले पारीत गरी पुरा गरिनेछ ।

३.४ कार्य समितिको काम कर्तव्य र अधिकार

३.५ अध्यक्षको काम कर्तव्य र अधिकार :

- (क) बैठकको अध्यक्षता गर्ने ।
- (ख) आबश्यकता अनुसार समुह वा समितिको बैठक बोलाउने
- (ग) समुह समितिलाई क्रियाशिल बनाउने र उदेश्य प्रप्तीका लागी आबश्यक कार्य गर्ने
- (घ) समुह वा समितिलाई पत्राचार गर्न सचिवलाई सहजिकरण गर्ने
- (ङ) समुह समितिले माग गरे अनुरुपको क्रियाकलापहरु संचालन गर्ने
- (च) समुह समितिमा उठेका बिबादको सामाधान गर्ने ।
- (छ) बैठकमा उठेका निर्णयमा भएका कागजातहरु अध्यावधिक गर्न लगाउने
- (ज) समुह वा समितिका सदस्यलाई क्रियाशिल गराई समन्वय र सहकार्य गर्ने
- (झ) समुहका वा समितिका सदस्यहरु बिचमा भएको मतभेदलाई व्यबस्थापनका लागी सहजिकरण गर्ने

२.६ उपाध्यक्षको काम कर्तव्य र अधिकार :

- (क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सबै काम गर्ने
- (ख) अध्यक्षको कार्यमा सहयोग गर्ने ।
- (ग) समितिले तोकेको कार्य गर्ने ।

३.७ सचिवको काम, कर्तव्य र अधिकार

- (क) अध्यक्षको परामर्शमा बैठक बोलाउने ।
- (ख) बैठकको तयारी गर्ने ।
- (ग) निर्णय पुस्तिका तयार तथा निर्णय लेख्ने कार्य गर्ने
- (घ) सम्पुर्ण कागजात सुरक्षित राख्ने ।
- (ड) समितिले तोकेको कार्य गर्ने

३.८ कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

- (क) समितिका अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतमा खाता संचालन गर्ने ।
- (ख) समुहका सबै कोषहरुको हिसाब चुस्त दुरुप्त राख्ने ।
- (ग) समितिले तोकेको कार्य गर्ने।

३.९ कार्यसमितिका सदस्यको काम कर्तव्य र अधिकार

- (क) आवश्यकता अनुसार समुहका सदस्यलाई बेला बेलामा आवश्यक सहल्ला सुझाव दिने
- (ख) कार्य समितिले तोकेको काम गर्ने ।

(ग) सबैको जिम्मेवारी बरावर हो भनि हरेक बैठकमा अनिबार्य उपस्थित भई छलफल गरी नयाँ क्रियाकलाप संचालनका लागी समितिमा सुझाव दिने ।

३.१० कार्य समितिको पदावधि :

(क) कार्यसमितिका पदाधिकारीको पदावधि समुह समिति सक्षम नभएसम्म वा ५ बर्षसम्म हुनेछ ।

(ख) कार्य समितिका पदाधिकारीहरुको कार्य अवधि समाप्त हुनु २ महिना अगाबै नयाँ कार्य समिति चयन गरी पहिलो कार्य समितिले नयाँ कार्य समितिलाई आफ्नो जिम्मामा रहेका सम्पुर्ण कागजपत्र र हिसाब किताव सम्पुर्ण सदस्यको उपस्थितिमा बैठक राखी भरपाई गराई सचिवलाई जिम्मा दिनु पर्नेछ ।

३.११ समुह विघठन

समुह विघठन भए सदस्यको बचत रकम सदस्यलाई नै फिर्ता गनु पर्ने छ ।

३.१२ समुह छोड्नु पर्ने अवस्था

(क) सदस्यको मृत्यु भएमा ।

(ख) बसाई सरी अन्यत्र जाने भएमा ।

(ग) बिवाह भई अन्यत्र जाने भएमा ।

(घ) उमेर बढी भई समुहको बैठकमा आउन बचत गर्न नसक्ने भएमा ।

३.१३ सदस्यले पाएको अवसर

(क) सदस्यले बचत गरेको रकम निजलाई नै फिर्ता गरीनेछ ।

(ख) मृत्यु भएको व्यक्तिको हकमा नजिकको आफन्तलाई समुहको बैठक राखी निर्णय गरी सावाँ र ब्याज एकमुष्ट फिर्ता गरीनेछ ।

(ग) कुनै पनि संघसस्थाबाट वा कार्यालयबाट प्राप्त सेवा सुबिधा आवश्यकता हेरी समुहको बैठकबाट निर्णय गरी पालो पालो गरी सबैलाई बितरण गरीनेछ ।

क्रमावृत्तालिका

अनुसूची ७

महिला विकास दर्ता फाराम

१ दर्ता नं :

२ समितिको नाम :

३ समितिको ठेगाना

४ जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नंटोल

५ गठन मिति :

६ जम्मा सदस्य संख्या :

७ गठन हुदा समितिको उद्देश्य :

अनुसूची द

समिति दर्ताको लागी निबेदन

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यु
कुमाख गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
रागेचौर सल्यान

बिषय : समिति दर्ता गरी पाउँ भन्ने बारे
मोहदय,

हामीले नामक महिला विकास समिति कुमाख गाउँपालिकाका वडा नं मा गठन गर्न चाहेकाले कुमाख गाउँपालिकाको महिला तथा बालबालिका समिति दर्ता तथा नविकरण सम्बन्धि मापदण्ड तथा कार्यबिधि २०७९ बमोजिम समिति दर्ता गर्नका लागी देहायको विवरण खोली आवेदन गरेका छौ । प्रस्तावित विधान ३ प्रति वडा कार्यालयको सिफारीस पत्र तथा कार्य समितिका पदाधिकारीहरुको नेपाली नागरीकताको प्रतिलिपि संलग्न गरीएको छ ।

समुहको विवरण
१ महिला विकास समितिको नाम रहने छ ।
२ कुमाख गाउँपालिका वडा न ... टोल
३ समिति उद्देश्य सदस्य संख्या

पदाधिकारीको नाम ठेगाना

क्र.स	नाम, थर	पद	शैक्षिक योग्यता	उमेर	दस्तखत	फोटो
१		अध्यक्ष				
२		उपाध्यक्ष				

३		सचिव				
४		कोषाध्यक्ष				
५		सदस्य				
६		सदस्य				
७		सदस्य				
८		सदस्य				
९		सदस्य				
१०		सदस्य				
११		सदस्य				

४ समिति /संस्थाको मुख्य आर्थिक स्रोत : (सदस्य शुल्क ,नविकरण शुल्क लगाएत अन्य)

५ समिति /संस्थाको कार्यालय रहने स्थान : कुमाख गाउँपालिकाको कार्यालय वडा नं ...रहनेछ,

भवदिय :

संस्थाको तर्फबाट अखिलयार प्राप्त

अनुसुची ९
समुह सदस्यको लागी निबेदनको ढाँचा

श्रीमान अध्यक्ष ज्यु

.....महिला विकास समुह
कुमाख गाउँपालिकासल्यान ।

मोहदय ,

मलाई यस समुहको विधानलाई स्वीकार गरी समुहको सदस्यता प्राप्त गर्न
इच्छा भएकोले नियमनुसार सदस्यता प्रदान गरीदिनुहुन बिनम्र अनुरोध
गर्दछु ।

विवरण

नाम :

बाबुको नाम :

आमाको नाम :

ठेगाना :

शैक्षिक योग्यता :

समुह सदस्यताको सिफारीसि

१ नाम :

निबेदकको

दस्तखत :

नामथर :

मिति :

दस्तखत :

२ नाम :

मिति :

दस्तखत :

मिति :

अनुसुची १०
ऋण माग फारमको नमुना

श्री मा अध्यक्ष ज्यु

..... महिला विकास समिति

..... सल्यान

विषय : ऋण उपलब्ध गराई दिने बारे ।

मोहदय ,

उपरोक्त सम्बन्धमा मलाई कामको लाग रु अक्षेरुपी
(.....) समितिको कोषबाट ऋण उपलब्ध गराई दिनु हुन
अनुरोध गर्दछु साथै निवेदन साथ जमानी सदस्यताको सिफारीस पेश
गरेको छु । नियमनुसार (अक्षेरुपी) मा ऋण किस्ता
मासिक व्याज मासिक बचत नियमित रूपले प्रत्येक महिना बुझाउने छु ।
निवेदक

जमानी सदस्यहरु

१ दस्तखत

नाम :

ठेगाना :

२ दस्तखत

नाम :

ठेगाना

माग भए बमोजिमको ऋण रु (अक्षेरुपी) मा
मासिक किस्ता रु (अक्षेरुपी) मात्र उपलब्ध
भएको मिति उपलब्ध भएको चेक नं वा नगद

कोपाध्यक्ष

सचिव

अध्यक्ष

अनुसुची ११

महिला समिति दर्ता प्रमाण पत्र

कुमाख गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

रागेचोर सल्यान

कर्णाली प्रदेश नेपाल

महिला समिति दर्ता प्रमाण पत्र ।

समुह समिति पद्धतिलाई सुव्यबस्थि तगदै महिला विकास कार्यलाई टेवा
पुऱ्याउने उद्देश्यले यस सल्यान जिल्लाको ,कुमाख गाउँपालिकाको वडा नं
.....टोलमा मितिमा गठित श्रीमहिला
विकास समितिलाई यस कार्यालयको अभिलेखमा दर्ता गरी समिति दर्ता
कार्यविधि२०७९ (कुमाख गाउँपालिकाको कार्यालय सल्यान)अनुरूप यो
प्रमाण पत्र प्रदान गरीएको छ ।

दर्ता न

मिति :

प्रमुख प्रशासकीय अधिकृत

अनुसूची १२
नविकरण रेकर्ड

कुमाख गाउँपालिका
 गाउँकार्यपालिकाको कार्यालय
 रागेचौर सत्यान
 कर्णाली प्रदेश नेपाल

नविकरण रेकर्ड

महिला समितिको नाम :

ठेगाना :

क्र.स	नविकरण गरेको मिति	समितिको दर्ता नं	अबधि मिति		प्रमाणित गर्ने पदाधिकारीको सहि छाप	कार्यालयको छाप	कैफियत
			देखि	सम्म			

नोट : प्रत्येक दुई दुई बर्षमा नविकरण गराउनु पर्नेछ ।

आज्ञाले
 राजेन्द्र कुमार चन्द
 प्रमुख प्रशासकीय अधिकृत